



(मिति २०८२ बैशाख १ गते देखि लागु हुने व्याज दर)

नव वर्ष २०८२ को उपलक्ष्यमा सम्पूर्ण शेयरधनी, ग्राहक महानुभाव, शुभेच्छुक तथा देशवासीहरुमा सुख,समृद्धि तथा शान्तिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

निक्षेप तर्फ (वार्षिक व्याज दर)			
क्र.सं.	मुद्दती	व्याज दर	
		व्यक्तिगत तर्फ	संस्थागत तर्फ
१	३ महिना	५.८०%	
२	६ महिना	६.००%	५.००%
३	९ महिना	६.२५%	५.२५%
४	१ वर्ष	६.७५%	५.७५%
५	२ वर्ष वा सो भन्दा माथि	७.५०%	६.५०%
	बचत	व्याज दर	न्यूनतम मौज्दात रु.
१	साधारण बचत	४.७५%	२००.००
२	सुपर बचत	५.७५%	२५,०००.००
३	नारी कल्याण बचत	५.२५%	५००.००
४	ज्येष्ठ नागरिक बचत	५.२५%	५००.००
५	कर्पोरेट(कल) बचत	२.३७%	
वैदेशिक रोजगारीबाट प्राप्तहुने विप्रेषण रकममा १% व्याज थप हुने छ ।			
कर्जा तर्फ (वार्षिक व्याज दर) औषत आधार दरमा ४.२९ प्रतिशत सम्म प्रिमियम थप गर्न सक्नेछ वा स्थिर व्याज दर १४ प्रतिशत वा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार हुनेछ । मुद्दती रसिदको धितोमा कूपन दरमा ३ प्रतिशत सम्म थप हुनेछ ।			
औषत आधार दर १०.७१ प्रतिशत रहेको छ । माथि उल्लेखित कर्जाको व्याज दरहरु आधार दरमा हाल कायम गरिएको प्रिमियम मात्र हो जुन नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार परिवर्तन हुन सक्छ ।			